

Press Release / प्रेस विज्ञप्ती

For immediate release

Sano Paila (A Little Step)



Mr. Subir Kr. Ghosh,

Head of Communication

T: +977 51-522203 M: +977 9804209548

E: sanopaila@gmail.com

राजधानीमा बालदिवसको रौनक, तराई मधेशमा पठनपाठन नै ठप्प

वीरगञ्ज, २९ भदौ: देशका अन्य स्थानमा राष्ट्रिय बाल दिवस, २०७२ विभिन्न कार्यक्रम गरि मनाईरहदा तराई मधेशका अधिकांश स्थानका बालबालिकाले विद्यालयको मुख नदेखेको एक महिना भन्दा बढि समय भएको छ । तराई मधेशमा जारी आन्दोलनको प्रत्यक्ष प्रभावका कारण विद्यालय बन्द मात्र छैनन्, पठनपाठनमा व्यस्त रहने बालबालिका तथा नावालिक समेत आन्दोलनमा प्रयोग भइरहेका घटना सार्वजनिक भइ रहेका छन् । परिणाममा केही बालबालिकाको मृत्यु तथा दर्जनौ घाईते समेत भएका छन् ।

बालबालिकाको क्षेत्रमा कृयाशिल संस्था सानो पाइलाले आन्दोलनमा बालबालिकाको प्रयोग रोक्न सम्बन्धित पक्षलाई अनुरोध तथा बालबालिका उपर बल प्रयोग नगर्न राज्य पक्षलाई आग्रह गर्दै आएको सर्वविदितै छ ।

यसै सम्बन्धमा तराई मधेशमा आन्दोलनरत पक्षसँग बालबालिकाको सुरक्षित वातावरणमा पठनपाठन गर्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्दै बन्द रहेका विद्यालय तत्काल खुलाउन पहलका लागि सानो पाइलाले आग्रह गर्दछ । यसका लागि स्थानिय प्रशासन, शैक्षिक संघसंस्था तथा बालबालिकाको क्षेत्रमा कृयाशिल सबैमा सानो पाइला अपिल गर्दछ ।

“पुर्ननिर्माण र संविधान: बाल अधिकारको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस, २०७२ मनाइएको हो ।

बाल अधिकार सम्बन्धी महासन्धि (सीआरसी) १९८९ का माध्यमबाट अन्तराष्ट्रिय जगतमा नेपालले जनाएको प्रतिवद्धता र राष्ट्रिय कानूनले प्रत्याभूत गरेको बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा भएका कामको मूल्यांकन गर्ने दिनको रूपमा भाद्र २९ लाई हरेक वर्ष बाल दिवसको रूपमा मनाउने प्रचलन रहेको छ ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा धेरै सकारात्मक परिवर्तनहरु भएका छन् । तथापी बालबालिका माथि हुने शारीरिक तथा मानसिक हिंसाका कारण बाल अधिकार हनन का घटनाहरुको संख्या र क्रम रोकिन सकेको छैन । यसका लागि सबैको थप प्रयासको आवश्यकता छ ।

बालबालिका उपर हुने हिंसा र दुर्व्यहार फरक फरक प्रकारका रहेका छन् । बालश्रम, बालबालिकाको बेचबिखन, र बाल विवाह, यौनजन्य शोषण एवं मानसिक तथा शारीरिक सजायले बालबालिकाको हक अधिकारको हनन हुनुका साथै समग्र विकास प्रक्रियामा समेत नकारात्मक प्रभाव पार्दछ । सानो पाइलाले जोखिममा रहेका बालबालिको उद्धारका साथै परिवारबाट बिछडिएका बालबालिकालाई परिवार संग पुनर्मिलन गराउने र उनीहरुको समग्र विकासमा साथ र सहयोग गर्दै आएको छ ।

संस्थाका सञ्चार प्रमुख सुबिर घोषले बालबालिका तथा किशोर किशोरीको हक अधिकारको सुनिश्चितताको लागि नीतिगत र कानूनी सुधारका साथै थप प्रभावकारी कार्यक्रमहरुको आवश्यकता रहिरहेको अवस्थामा पठनपाठन नै ठप्प हुनु बिडम्बना भएको बताए । उनले बालअधिकारका ४ महत्वपूर्ण पक्षहरु बचाउ, संरक्षण, विकास र सहभागिताका अधिकारलाई प्रत्येक बालबालिकाले निवार्थ रूपमा उपयोग गर्न पाउने वातावरण सिर्जना गर्न, सानो पाइला प्रयासरत रहेको बताए ।

यस वर्ष देशमा गएको विनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली परकम्पन एवं बाढी-पहिरो जस्ता बिपत्तिले व्यापक रूपमा जनधनको क्षति मात्र गरेन, यसले हाम्रो मानसपटलमा गहिरो चोट छाडेको छ । यसबाट कलिला बालबालिकाहरु धेरै प्रभावित भएका छन् । उनीहरुको त्रासदीपूर्ण मानसिकतामा परिवर्तन ल्याउन लामो समय सम्म तिनीहरुलाई मनोसामाजिक परामर्स सेवाको आवश्यकता रहेको छ र यसको एउटा भरपर्दो उपाय नियमित पठनपाठन समेत भएको सानो पाइलाका कार्यकारी अधिकृत कञ्चन झाले बताए । प्रमुख कार्यकारी अधिकृत झाले आर्थिक, सामाजिक पूर्वाधारमा पुगेको क्षतिले बालबालिकाको शिक्षा, स्वास्थ्य, उचित पोषण र सुरक्षित आवासको अधिकार सुनिश्चित गर्नु चुनौती रहेकोले सरकार र गैरसरकारी संस्था बिच हातेमालो आजको आवश्यकता भएको बताए ।